



चामे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

चामे, मनाङ

☎फोन नं. - ०६६- ४४०१७०

📠फ्याक्स - ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

- ❖ चामे गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लागि अनुमानित आय तथा व्ययको (बजेट) विवरण गाउँपालिकाको सातौँ सभामा २०७७ साल आषाढ १० गते गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङ वाट प्रस्तुत गरियो ।
- ❖ गाउँपालिकाको आ.व. ०७७।७८ को लागि कुल बजेट रकम रु.२६,२१,११,०५०।- रहेको छ ।
- ❖ आर्थिक वर्ष २०७७/०७८ को लागि अनुमानित आय तथा व्ययको (बजेट) निम्न अनुसार रहेको छ।

आय तर्फ

- चालु आर्थिक वर्ष २०७७/७८ मा यस गाउँपालिकालाई केन्द्र सरकारबाट प्राप्त समानीकरण अनुदान तर्फको रु. ६ करोड ७१ लाख, सशर्त अनुदान तर्फको रु. ६ करोड ८५ लाख, राजस्व बाँडफाँड तर्फ रु. ३ करोड ५९ लाख ३ हजार, विपेश अनुदान सशर्त रु. ५० लाख, समपरक अनुदान रु.४० लाख, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तर्फको रु. १ करोड २१ लाख ८ हजार, सशर्त अनुदान रु. १ करोड, गोरखा शहरी विकास कार्यालय समपुरक अनुदान रु. ७० लाख, राजस्व बाँडफाँड तर्फ रु. ३ लाख ८३ हजार र आन्तरिक आय तर्फ कर, दस्तुर र सेवा शुल्क बापत रु. ३१ लाख १७ हजार र गत वर्षको मौज्जात तर्फको आन्तरिक आय तर्फ रु. ४ करोड ९० लाख गरी जम्मा रु. २६ करोड २१ लाख ११ हजार ५० रुपैयाको संशोधित आय अनुमान रहेको छ ।

व्यय तर्फ

- चालु आर्थिक वर्ष २०७७/७८ मा यस गाउँपालिकाको समग्र लगानीलाई क्षेत्रगतरूपमा बाँडफाँड गर्दा सशर्त अनुदान तर्फ शिक्षामा रु. ४ करोड १ लाख, स्वास्थ्यमा ९६ लाख, उध्योगमा रु.३९ लाख, जलश्रोत तथा सिचाईमा रु. ६ लाख, भुमि व्यवस्थामा रु. ९ लाख, लैगिक समानता तथा सामाजिक समावेशिकरण रु. ३ लाख, युवा तथा खेलकुदमा रु. १ लाख, सामाजिक सुरक्षा तथा संरक्षणमा रु. ६५ लाख, शान्ति तथा सुव्यवस्थामा रु. २२ लाख, कृषिमा तथा पशुमा रु. ४३ लाख, वित्तीय समानीकरण तर्फबाट चालु खर्चमा रु. ६ करोड १८ लाख १८ हजार ५० रुपैया, पूँजीगत खर्चमा रु. १० करोड ५७ लाख ९३ हजार, संघीय विशेष अनुदानमा रु. ५० लाख, समपुरक अनुदानमा रु. ४० लाख, प्रदेश शसर्त पूजिगतमा रु. १ करोड ७० लाख गरी जम्मा रु. २६ करोड २१ लाख ११ हजार ५० रुपैया अनुमानित बजेट विनियोजन गरिएको छ ।